

इ. अ. सं., परीक्षा नियन्त्रण महाशाखाको परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका

परीक्षार्थीहरूका लागि परीक्षा केन्द्रले गर्नुपर्ने ब्यबस्था

- १ परीक्षा केन्द्र परीक्षा शुरु हुनुभन्दा कम्तिमा एक घण्टा अघि देखि खुल्ला रहनेछ ।
- २ परीक्षा केन्द्रको मुख्य प्रवेशद्वार तथा परीक्षा हलमा **Sanitizer** को ब्यबस्था गरिनेछ ।
- ३ परीक्षा केन्द्रमा प्रवेश गर्नु पूर्व सम्पूर्ण परीक्षार्थीहरूको तापक्रम मापन गरिनेछ । १००.४ डिग्री फरेनहाईट वा सोभन्दा बढी तापक्रम भएका परीक्षार्थीहरूको परीक्षा छुट्टै परीक्षा कोठा (Isolation Room) मा लिने ब्यबस्था गरिनेछ ।
- ४ परीक्षार्थीहरूलाई परीक्षा हलमा एक बेन्चमा एक विद्यार्थी मात्र राखी तलको चित्रमा देखाइए बमोजिम **Diagonal Position** मा **Seat Arrange** गरी परीक्षा संचालन गरिनेछ ।



- ५ परीक्षा संचालन गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक र सम्पूर्ण कर्मचारीहरूले **Mask/Face Shield** र **Glove** को ब्यबस्था गरी अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
- ६ परीक्षा केन्द्रले Restroom मा सावुन र पानीको ब्यबस्था गर्नुपर्नेछ ।
- ७ नेपाल सरकारले तोकेका **स्वास्थ्य सम्बन्धी सम्पूर्ण सुरक्षा सावधानी** परीक्षा केन्द्रले अपनाउनुपर्नेछ ।

परीक्षार्थीहरूले परीक्षा हलमा आउँदा पालना गर्नुपर्ने नियमहरू

- १ परीक्षा हलमा उपस्थित हुनुपूर्व मुख्य गेटमा **शरीरको तापक्रम** लिए पश्चात प्रवेश दिइने हुंदा **भौतिक दुरी कायम गरी तापक्रम** लिनका लागि लाईनमा बस्नु पर्नेछ । परीक्षार्थीहरू परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगावै परीक्षा केन्द्रमा आउन सक्नेछन् ।
- २ परीक्षा हलमा परीक्षार्थी स्वयंले **Mask/Face Shield** र **Glove** को ब्यबस्था गरी अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
- ३ परीक्षा शुरु हुन अगाडी र परीक्षा समाप्त भएपश्चात परीक्षार्थीहरू परीक्षा परिसर भित्र समुहमा बस्न पाइने छैन, साथै **जथाभावी थुक्न र फोहोर गर्न पाइने छैन** ।
- ४ कुनै परीक्षार्थीलाई **ज्वरो, रुघाखोकि र अन्य कोभिड** सँग सम्बन्धित लक्षण भएमा परीक्षा केन्द्रमा जानकारी गराउनुपर्नेछ ।
- ५ परीक्षार्थीहरूले परीक्षा हलमा उपस्थित हुनका लागि नेपाल सरकारले तोकेको कोभिड सम्बन्धी **स्वास्थ्य निर्देशिका पालना गर्नुपर्ने छ** ।